

प्रेस विज्ञप्ति

नेपाल सरकार, वाणिज्य मन्त्रालयको निमन्त्रणामा यही डिसेम्बर १६-१९, २०१७ (तद्रुणसार पौष १-४, २०७४) सम्म जनवादी गणतन्त्र चीनको The People's Government of Guangdong Province का Vice-Governor H.E. CHEN Yunxian को नेतृत्वमा नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले नेतृत्व गर्नु भएको नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूबीच यही २०७४ साल पौष ३ गते नेपाल र गोङ्गदाङ्ग प्रान्त बीचको द्विपक्षीय व्यापार, पूर्वाधार विकास, लगानी तथा अन्य आपसी हितका विषयमा वाणिज्य मन्त्रालयमा छलफल भयो ।

सचिव घिमिरेज्यूले ग्वान्जाओ प्रान्तका Vice Governor र वहाँको प्रतिनिधिमण्डललाई मन्त्रालयमा स्वागत गर्नुहुँदै नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्नु भयो । नेपाल र चीनबीच व्यापार र पारवहनका क्षेत्रमा भएका सम्झौता र समझदारीहरूमाथि प्रकाश पार्नुहुँदै सचिव घिमिरेज्यूले गोङ्गदाङ्ग र नेपाल बीचमा रहेको आर्थिक तथा व्यापारिक र जनस्तरीय सम्बन्धमा महामहिम नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमणले थप सुदृढ हुने कुरामा आफू विश्विस्त रहेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा सचिव घिमिरेज्यूले नेपाल र ग्वान्जाओ प्रान्तबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन नेपाल र चीनको सीमा नाकाहरूमा Dry Port निर्माण, पूर्वाधार विकास, बजार पहुँच, व्यापारिक मेलाहरूमा थप सहयोग मार्फत निर्यात प्रवर्द्धन गर्न, नेपालमा प्रदर्शनीस्थलहरूको निर्माणमा सहयोग गर्न, गोन्जाउमा कन्टेनर फ्रेट स्टेशन निर्माणका लागि स्थान उपलब्ध गराउन, नेपालका तुलनात्मक लाभका वस्तुहरूको उत्पादन र सेवा क्षेत्रमा लगानी अभिवृद्धि गर्न आग्रह गर्नुभयो । त्यसैगरी सचिव घिमिरेज्यूले नयाँ संविधान जारी भएको, वाणिज्य नीति २०७२, विदेशी लगानी नीति २०७१, औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका नयाँ नीतिगत तथा कानूनी व्यवस्थाबाट लगानीको अनुकूल वातावरण सिर्जना भएको र हालै नयाँ संविधान अन्तर्गत स्थानीय, प्रदेश र संघीय तहका निर्वाचन सम्पन्न गरिसकेकोले आगामी दिनमा राजनैतिक स्थायित्व हुन गई व्यावसायीक वातावरणमा थप सुधार हुने भएकोले थप चीनिया लगानी बढाई नेपालको संविधानले परिकल्पना गरेको समावेशी र समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

छलफलमा जनवादी गणतन्त्र चीनको The People's Government of Guangdong Province का Vice-Governor H.E. CHEN Yunxian ले नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नु भएकोमा आभार व्यक्त गर्नुहुँदै नेपालसंग थप सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो । H.E. CHEN Yunxian ले गोङ्गदाङ्ग प्रान्त चीनको आर्थिक केन्द्रको रूपमा रहेको र नेपालको कृषि, पर्यटन, पूर्वाधार विकास, काठमाण्डौ गोन्जाउ सीधा हवाई

सम्पर्क र लगानीमा सहयोग विस्तार गर्न सकिने धारणा राख्नु भयो । H.E. CHEN Yunxian ले नेपाली पक्षले उठाएका विषयहरूमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य प्रान्तहरूबीच समेत समन्वय गर्न सकिने धारणा राख्नु भयो ।

छलफलमा नेपाल सरकारका विभिन्न निकायमा उच्च पदस्थ अधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने Guangdong Province प्रतिनिधि मण्डलमा The People's Government of Guangdong Province का उच्चपदस्थ अधिकारीहरू , Guangdong Province को निजी क्षेत्रका उद्यमी व्यवसायीहरूका साथै नेपालस्थित चीनिया राजदूतावासका उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

वाणिज्य मन्त्रालय
२०७४।०९।०३